

कार्यपालिका बैठकबाट स्वीकृती मिति : २०८०।११।२७

प्रमाणिकरण मिति : २०८०।११।२९

दिपायल सिलगढी नगरपालीकाको गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, २०८०

प्रस्तावना:

नेपालको संविधान २०७२ को धारा ५१ ख (४) तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १६ क (११) मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न नगरपालिकाले स्थानीयस्तरमा खानेपानी क्षेत्रगत सुशासन पूर्वाधार सहयोग कार्यक्रम सम्बन्धी दिपायल सिलगढी नगरपालीका बाट सम्पादन हुने क्रियाकलापको प्रभावकारी परिचालन तथा समन्वय प्रवर्द्धनलाई प्रोत्साहन गर्न वाञ्छनीय भएकोले, कार्यपालिकाले यो कार्यविधि बनाएकोछ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) यो कार्यविधिको नाम “ दिपायल सिलगढी नगरपालीकाको गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, २०८०” रहने छ ।

(ख) यो कार्यविधि नगरकार्यपालिकाबाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ ।

२. कार्यविधिको उद्देश्य :

(क) दिपायल सिलगढी नगरपालिकाको सम्पूर्ण वडाहरुमा संचालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन पूर्वाधार सहयोग कार्यक्रमको कामकारवाहीका सम्बन्धमा सेवाग्राही तथा गुनासोकर्ता प्रति जवाफदेहीता बहन गर्ने ।

(ख) गुनासो व्यवस्थापन कार्यलाई पद्धतिमा आधारित बनाउने ।

(ग) गुनासो व्यवस्थापनलाई पारदर्शी, व्यवहारिक र नतिजामूलक बनाउने ।

(घ) स्थानीय नागरिकबाट प्राप्त हुने गुनासालाई सूचना प्रणालीमा आधारित अभिलेखसँग आवद्ध गर्ने ।

(ङ) गुनासो व्यवस्थापनका लागि संस्थागत संरचना तयार गरी क्रियाशिल बनाउने ।

३. परिभाषा:

- (क) “संविधान” भन्नाले नेपालको संविधान, २०७२ सम्भन्नु पर्छ ।
- (ख) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्भन्नु पर्छ ।
- (ग) “स्थानीय कानून” भन्नाले दिपायल सिलगढी नगरपालिकाले बनाएको कानून सम्भन्नु पर्छ ।
- (घ) “नगरपालिका” भन्नाले दिपायल सिलगढी नगरपालिकालाई सम्भन्नु पर्छ ।
- (ङ) “नगरप्रमुख” भन्नाले दिपायल सिलगढी नगरपालिकाको नगरप्रमुख सम्भन्नुपर्छ ।
- (च) “उपप्रमुख” ” भन्नाले दिपायल सिलगढी नगरपालिकाको “उपप्रमुख” सम्भन्नुपर्छ ।
- (छ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले दिपायल सिलगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भन्नुपर्छ ।
- (ज) “नगरकार्यपालिका” भन्नाले दिपायल सिलगढी नगरपालिकाको “नगरकार्यपालिका” सम्भन्नुपर्छ ।
- (झ) “पदाधिकारी” भन्नाले दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख, “उपप्रमुख”, वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्यहरु सम्भन्नुपर्छ ।
- (ञ) “विषयगत कार्यालय” भन्नाले दिपायल सिलगढी नगरपालिका अर्न्तगतका विभिन्न विषयगत कार्यालय समेतलाई सम्भन्नु पर्छ ।
- (ट) “गुनासो” भन्नाले नाम, ठेगाना उल्लेख गरी वा नगरी खानेपानी क्षेत्रगत सुशासन पूर्वाधार सहयोग कार्यक्रम सेवा प्रवाहमा ढिलासूस्ति, अनावश्यक भन्कट, सेवाप्राप्तिमा कठिनाई, सेवाको उपलब्धता तथा सोको गुणस्तरका वारेमा असन्तुष्टिलगायत आर्थिक अनियमितता गर्न वा हुन लागेको सम्बन्धमा प्राप्त लिखित, फोन वा अन्य सञ्चारमाध्यमबाट प्राप्त समाचार, इमेल तथा इन्टरनेटबाट नगरपालिकामा प्राप्त जानकारी तथा सूचना समेतलाई सम्भन्नुपर्छ । साथै कुनै सेवाग्राहीले कार्यालयमा आई मौखिकरूपमा वा फोनमार्फत गरेको गुनासो समेतलाई व्यवस्थित गरी राख्न सक्नेछ र यसलाई गुनासो मानिनेछ । सम्भव भएसम्म त्यसरी प्राप्त मौखिक गुनासोलाई उतार गरी सम्बन्धित व्यक्तिको दस्तखत गरी राख्ने व्यवस्था गुनासो सुन्ने अधिकारीले गर्नेछ ।
- (ठ) “जानकारी” भन्नाले नगरपालिकाले प्राप्त गरेको उजुरी, गुनासो सम्बन्धी कुनैपनि सूचनालाई सम्भन्नु पर्छ ।

(ड) “सुपरिवेक्षण” भन्नाले नगरपालिकाको तर्फबाट छड्के जाँच वा निरीक्षणलाई सम्भन्नुपर्छ ।

(ढ) “अधिकार प्राप्त अधिकारी” भन्नाले गुनासो छानविन तथा व्यवस्थापन गर्न तोकिएको अधिकृत वा कर्मचारी भन्ने सम्भन्नुपर्छ ।

परिच्छेद - २

गुनासो प्राप्त तथा व्यवस्थापन

४. गुनासो प्राप्ती

४.१ दिपायल सिलगढी नगरपालिका र यस अर्न्तगतका कार्यालयहरूले दिने सेवा प्रवाहबाट आउने जनगुनासालाई व्यवस्थित रूपमा प्राप्त गर्ने व्यवस्था गरिनेछ । स्थानीय नागरिकबाट गुनासा प्राप्त गर्ने तरिका देहायबमोजिम हुनेछ :

(क) लिखित गुनासो: दिपायल सिलगढी नगरपालिकाका कुनैपनि नागरिकले आफूलाई चित्तनबुझेको विषयमा गुनासो गर्नसक्नेछन्।

(१) नगरपालिकामा आफैँ उपस्थित भई अनुसूचि १ बमोजिमको गुनासो फारममा भरेर पेश गरेको गुनासो ।

(२) गुनासोको विवरण खुल्नेगरी इमेल, फेसबुक वा टुइटर मार्फत प्राप्त हुने लिखित गुनासो ।

(३) सार्वजनिक सञ्चार माध्यमबाट दिपायल सिलगढी नगरपालिका र यस अर्न्तगतका कार्यालयका वारेमा उठाइएका गुनासो।

(ख) मौखिक गुनासो:

(१) कसैले लिखित गुनासो गर्न असमर्थता देखाई मौखिक रूपमा कार्यालयमै उपस्थित भई वा टेलिफोन मार्फत उजुरी गर्न चाहेमा त्यस्ता गुनासा अनुसूचि २ को ढाँचामा सम्बन्धित अधिकृत वा गुनासो सुन्न तोकिएका कर्मचारीले लिपिवद्ध गरी राख्नेछ ।

(ग) उजुरी पेटिकामा प्राप्त गुनासो: (१) दिपायल सिलगढी नगरपालिका र यस अर्न्तगतका कार्यालयहरूको हातामा सबैले देखिने ठाउँमा गुनासो पेटिका राख्ने अनिवार्य व्यवस्था मिलाइने छ ।

(२) कार्यालय खुलेको प्रत्येक तीन दिनको अन्तरालमा दिनको विहान ११ बजे गुनासो पेटिका खोल्ने व्यवस्था मिलाइनेछ ।

(३) गुनासो पेटिकामा परेको गुनासाका वारेमा कारवाही अगाडी बढाउने जिम्मेवारी सम्बन्धित अधिकृत वा सो कार्य गर्न जिम्मेवारी तोकिएका कर्मचारीको हुनेछ । गुनासो पेटिकामा प्राप्त हुन आएका गुनासा र त्यसमाथि गरिएको कार्यवाहिको अभिलेख राख्ने व्यवस्था गरिनेछ ।

(घ) आमसञ्चारका माध्यमबाट प्राप्त गुनासो: (१) दिपायल सिलगढी नगरपालिकाबाट प्रवाह हुने सेवाको गुणस्तरका बारेमा स्थानीय तथा राष्ट्रिय स्तरका छापामाध्यमबाट प्रकाशित लेख, रचना, पाठक टिप्पणी तथा प्रतिक्रियालाई समेत गुनासोको रूपमा लिन सकिनेछ ।

(ङ) अन्य निकायबाट प्राप्त गुनासो: (१) दिपायल सिलगढी नगरपालिका तथा यस अर्न्तगतका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माण गर्ने निकायका बिचमा हुने समन्वयात्मक तथा समिक्षात्मक बैठक वा एक निकायको विषयमा अर्को निकायले देखेका, सुनेका वा बुझेका गुनासालाई समेत छानविनको दायरामा ल्याई सम्बोधन गरिनेछ ।

(च) सार्वजनिक कार्यक्रममा उठेका गुनासो: (१) दिपायल सिलगढी नगरपालिका र यस अर्न्तगतका निकायहरूले समयसमयमा आयोजना गर्ने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा सार्वजनिक लेखा परीक्षणका अवसरमा सहभागीबाट गरिएका टिकाटिप्पणीलाई समेत गुनासाका रूपमा लिएर सम्बोधन गर्ने व्यवस्था मिलाईनेछ ।

परिच्छेद - ३

गुनासो व्यवस्थापन

५) गुनासोमाथि छानविन तथा कारवाही:

(क) दिपायल सिलगढी नगरपालिकाद्वारा तोकिएका कर्मचारीले कार्यालयमा प्राप्त हुन आएका गुनासालाई देहाय बमोजिमको ढाँचामा वर्गीकरण गरी गुनासा सम्बोधन गर्ने छ :

दिपायल सिलगढी नगरपालिकामा प्राप्त गुनासाको वर्गीकरण					
गुनासाको वर्गीकरण	संचालित काम	भौतिक पूर्वाधार	सार्वजनिक सम्पत्ति	राजश्व संकलन	प्राविधिक तथा प्रशासनिक सेवा
प्राविधिक सेवा गुनासा					
निर्धारित प्रक्रिया अनुसार काम गर्दा आएका गुनासा					
विद्यमान संघीय तथा प्रादेशिक कानुन अनुसार पालिकाले स्थानीय					

कानून तर्जुमा गरी लागु गर्दा आएका विशेष खालका तथा नीतिगत प्रकारका गुनासा					
निर्माणका काम गर्दा सार्वजनिक क्षेत्रमा व्यक्तिगत नोक्सानी सम्बन्धी गुनासा					
पद तथा अधिकारको दुरुपयोग सम्बन्धी गुनासा					
विविध विषयका गुनासा					

(ख) गुनासो छानविन प्रकृया: प्राप्त गुनासाको वर्गीकरण गरेपछि त्यसको प्रकृति, विश्वसनीयता र गाम्भीर्यतालाई ध्यान दिएर निम्नानुसार वर्गीकरण गरिनेछ :

- (१) छानविन तथा नीरिक्षण गर्नुपर्ने सम्बेदनशील प्रकृतिका गुनासा ।
- (२) पत्राचार वा सोधपुछबाट स्पष्ट हुनसक्ने गुनासा ।
- (३) छड्के जाँच, आकस्मिक छानविनबाट स्पष्ट हुनसक्ने गुनासा ।
- (४) निगरानी, सचेत वा सतर्क गराउनुपर्ने गुनासा ।
- (५) वदनियत, दुःखदिने, ढिलासुस्ती वा लाभ लिने आसय सम्बन्धी गुनासा ।
- (६) सैदान्तिक तथा नीतिगत गुनासा ।

(ग) गुनासो व्यवस्थापन तथा निर्णय प्रकृया:

- (१) प्राप्त हुन आएको गुनासो कुन निकाय, पदाधिकारी वा कर्मचारीसँग सम्बन्धित हो निकर्षण गरिने छ ।
- (२) निकर्षण भएपछि सम्बन्धित निकायका पदाधिकारी वा कर्मचारीसँग तत्काल सोधपुछ गरी प्रकृया अगाडी बढाइने छ ।
- (३) गुनासोको प्रकृति, अवस्था र कारण वारे विश्लेषण गरी प्राप्त तथ्यका आधारमा तत्काल गुनासो व्यवस्थापन प्रकृया निर्धारण गर्नेछ ।

(४) गुनासो समाधान गर्दा अन्य सेवाग्राहीसँग पनि छलफल गरी सुझाव लिन सकिने छ ।

(घ) गुनासो अभिलेखिकरण:

(१) कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तरका वारेमा लिखित वा मौखिक रूपमा प्राप्त गुनासाको अभिलेख अनुसूचि ३ को ढाँचामा राखिनेछ ।

(२) अभिलेख तयार गर्ने जिम्मेवारी तोकिएका कर्मचारीको हुनेछ ।

(३) गुनासो उपर भएका कारवाहीको अभिलेख अनुसूचि ४ अनुसारको ढाँचामा राख्नुपर्नेछ ।

(ङ) गुनासो व्यवस्थापन तथा अनुगमन समिति:

(१) दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख - संयोजक

(२) नगरप्रमुखले तोकेका २ जना वडाअध्यक्ष - सदस्य

(३) PIU प्रमुख - सदस्य

(४) स्थानीय उपभोक्ताका प्रतिनिधि (एकजना महिला सहित) २ जना सदस्य

(५) MWASH प्रमुख - सदस्य

(६) नगरपालिका कार्यालय तोकिएको गुनासो सुन्ने कर्मचारी - सदस्य

(७) प्रमुख प्रशासकीय अधिकृत सदस्य-सचिव

(च) गुनासो व्यवस्थापन अनुगमन समितिको काम कर्तव्य र अधिकार:

(१) कुनै गुनासा आएमा तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउने ।

(२) कार्यालयमा गुनासो सुन्ने अधिकृत भएनभएको र निजले कार्यविधि बमोजिम उजुरी व्यवस्थापन गरेनगरेको अनुगमन गर्ने । तोकिए बमोजिम नभएमा सोको छानविन गरी विभागीय कारवाहीका लागि अख्तियारवाला निकायसमक्ष सिफारिस गर्ने ।

(३) यस कार्यविधि बमोजिम भएगरेका कामको गुनासो व्यवस्थापनका लागि आवश्यक पर्न आएका गुनासामाथि आवश्यक कार्य गर्ने । साथै कार्यविधिको भावना बमोजिम सेवाग्राही नागरिकले पाउने सेवाको व्यवस्था मिलाउने ।

(४) समितिको कुनै पदाधिकारी वा सदस्य सचिवको विषयमा कुनै गुनासो आएमा त्यस्तो व्यक्ति स्वतः उक्त विषयमा गरिने अनुगमन वा बैठकमा वा सो सम्बन्धीको निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

(छ) गुनासो सुनुवाइको समयावधि:

(१) साधारण प्रकृतिका गुनासा तत्कालिन समाधान हुनसक्ने, तत्कालिन हानी नोक्सानी पुग्नसक्ने, आमनागरिकको जीवनमा असर पर्नसक्ने खालका गुनासा तत्कालै सम्बोधन गर्नु सम्बन्धित सार्वजनिक निकाय पदाधिकारी तथा कर्मचारीको कर्तव्य हुनेछ ।

(२) जटिल प्रकृतिका गुनासा अधिकृतले सम्बन्धित समिति समक्ष तत्काल पेश गर्ने व्यवस्था गर्नेछ ।

(३) दिपायल सिलगढी नगरपालिका र यस अर्न्तगतका निकायसम्बन्धी गुनासा तत्काल वा प्राप्त भएको १५ दिन भित्र सम्बोधन गरी सम्बन्धित गुनासोकर्तालाई उपयुक्त माध्यमबाट जानकारी गराइने छ ।

(४) माथिल्लो निकाय वा सरकारी वकील मार्फत निकास खोज्नुपर्ने भएमा त्यस्तो निकास वा राय प्राप्त हुनासाथ व्यवस्थापन गरिने छ ।

(५) गुनासो व्यवस्थापनका सम्बन्धमा अन्य विषयगत कानूनमा भएका व्यवस्थामा भने सोही बमोजिम हुन यस निर्देशिकाले कुनै बाधा गर्ने छैन ।

(ज) गुनासो व्यवस्थापन सम्बन्धि अनुगमन प्रतिवेदन:

(१) गुनासो सुन्ने अधिकृत वा सो काम गर्न तोकिएका कर्मचारीले यस कार्यविधिमा तोकिए बमोजिम गुनासो व्यवस्थापनको विवरण प्रत्येक तीन महिनामा गुनासो व्यवस्थापन समिति समक्ष पेश गर्नेछ ।

(२) समितिबाट प्राप्त रायसुझावको पालना गर्नु स्थानीय सबै निकायका पदाधिकारी तथा कर्मचारीको कर्तव्य हुनेछ ।

(३) गुनासो व्यवस्थापन तथा अनुगमन समितिले प्रत्येक तीन महिनामा एकपटक आफ्नो क्षेत्राधिकारका कार्यालयलगायत संघसंस्था तथा नागरिक समाजका प्रतिनिधि समक्ष अनुगमनबाट प्राप्त विवरण प्रस्तुत गर्नेछ । यस्तो विवरण पेशगर्ने जिम्मेवारी सदस्य-सचिवको हुनेछ ।

झ) गुनासो पछि आएका सुधार:

(१) यो कार्यविधि कार्यान्वयनमा आएपछि सार्वजनिक सेवाका वारेमा परेका गुनासोबाट आएको सुधारका वारेमा विश्लेषण गरिने छ । यस वारेमा आवधिक समिक्षा बैठक तथा वार्षिक सभाका अवसरमा प्रतिवेदन पेश गरिनेछ ।

परिच्छेद -४
विविध

६. थपघट र हेरफेर: यस कार्यविधिको कार्यान्वयनको क्रममा कुनै बाधा अवरोध र अस्पष्टता भएमा त्यस्तो बाधा अड्चन फुकाउने प्रयोजनका लागि दिपायल सिलगढी नगरपालिकाको विधान समितिको सिफारिसमा कार्यपालिकाले आवश्यकता अनुसार व्याख्या, थपघट, संशोधन वा हेरफेर गर्न सक्नेछ ।

७. बचाउ: यस कार्यविधिको कुनै प्रावधान प्रचलित कानून एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सँग बाभिएमा बाभिएको हदसम्म स्वतः अमान्य र बदर हुनेछ ।

अनुसूची - १

लिखित गुनासो गर्ने ढाँचा (बुँदा नं. ४.१ (क) सँग सम्बन्धित)

मिति:

क्र. सं	गुनासोकर्ताको नाम	गुनासो विवरण	गुनासो कर्ताको		कैफियत
			मग	सुभाब	
कार्यालय प्रयोजनको लागि:					
गुनासो दर्ता नं:	मिति:		गुनासो दर्ता समय:		गुनासो दर्ता गर्ने कर्मचारीको नाम:

अनुसूची - २

मौखिक गुनासो गर्ने ढाँचा (बुँदा नं. ४.१ (ख) सँग सम्बन्धित)

गुनासो गर्ने निकायको नाम:

वडा नं.:

स्थान:

गुनासोको विषय:

गुनासो कर्ताको नाम: ठेगाना:

सम्पर्क नं.:

गुनासो दर्ता गरेको मिति:

गुनासोको विवरण:

१) गुनासो कर्मचारीसँग सम्बन्धित भए नाम र पद उल्लेख गर्ने:.....

२) कस्तो सेवा लिन चाहेको हो:

३) कुनै सार्वजनिक सम्पत्तिको नोक्सानी भए सोको विवरण:.....

४) गुनासो गर्नुपर्नाका कारण:

५) अन्य:.....

कार्यालय प्रयोजनाको लागि:

उजुरी टिपोट गर्ने कर्मचारिको विवरण:

नाम:.....

पद:.....

मिति:.....

अनुसूची - ३

लिखित वा मौखिक गुनासोको अभिलेखको ढाँचा (बुँदा नं. ५.घ (१) सँग सम्बन्धित_

क्र. सं.	गुनासो दर्ता नं. र मिति	गुनासोकर्ताको नाम, ठेगाना	आरोपित कर्मचारी र आवद्ध निकाय	गुनासोको विषय	गुनासोकर्ताको माग	गुनासोमाथि भएको कारवाही	गुनासो सम्बोधन भएको मिति

पुनश्च: आवश्यकता अनुसार कोष्ठ थप्न सकिन्छ ।

अनुसूची - ४

गुनासो कारवाहीको अभिलेख ढाँचा (बुँदा नं. ५.घ (३) सँग सम्बन्धित)

क्र. सं.	गुनासो दर्ता नं. र मिति	गुनासोकर्ताको नाम, ठेगाना	आरोपित कर्मचारी र आवद्ध निकाय	गुनासोको विषय	गुनासोकर्ताको माग	गुनासोमाथि भएको कारवाही	गुनासो सम्बोधन भएको मिति

पुनश्च: आवश्यकता अनुसार कोष्ठ थप्न सकिन्छ ।

॥ समाप्त ॥

प्रमाणीकरण गर्ने:

दस्तखत:

नाम: बाजी सिंह खडका

पद: नगर प्रमुख

मिति: २०८०।११।२९